



स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल
Independent Power Producers' Association, Nepal

News Clips

www.ippan.org.np



गौरवापत्र

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा करिष्यद दुःखभाग्यजः ।

नेपाल-चीन विद्युत् व्यापार

द्विपक्षीय सम्झौता गर्न आवश्यक



- चीनको अनुदानले नेपालतर्फ १६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन बने छ । नेपालतर्फ ५३ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ ।
- नेपालतर्फ १६ किलोमिटर र चीन खुपडमा करिब ८० किलोमिटर प्रसारण लाइन बनाउनु पर्छ ।

गौरवसन्त सुबेदी
काठमाडौं, चैत २० गते

नेपालले चीनसँग विद्युत् व्यापार सम्झौताको पहिलो अग्रगण्य शर्त मान्नुपर्ने भएको छ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका विषयमा दुई देशीय संयुक्त कार्यदलको बैठकमा पूर्वोत्तर निर्माण गर्नुपर्ने कडा व्यापारको सुनिश्चिताका कारण गर्नुपर्ने देखिएको हो ।

दुईदेशीय विद्युत् व्यापारका लागि जेठ/असार-सुभाषराष्टी-पश्चिम २२० केभी प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल गर्न नेपाल विद्युत् प्राधिकरण प्रवक्ता लाल विष्टले नेपालको उपकरणको निर्देशक टोलीको नेतृत्वमा अहिले नेपालको टोली चीनको राजधानी बर्जिङ पुगेको छ ।

यही चैत १४ र १५ गते भएको छलफलमा नेपालको पूर्वोत्तर निर्माण विनियम अनुदानमा बन्ने तर निष्पत्तिको पूर्वोत्तर निर्माण स्टेट विड कर्पोरसन अफ चाइना आर्भीएले नै खडा गर्नुपर्ने भएकोले त्यसको व्यावसायिक लाभको सुनिश्चिताको निर्माण हुनुपर्ने विषय भएकोले प्रसिद्धि सन्देश सन्देशीय सन्देशीय तर निर्देशकी मा यो विषयलाई दुर्लक्ष गर्नु पर्छ होला," उहाँले भन्नुभयो ।

चाइना इन्टरनेसनल इन्भेस्टमेन्ट कोअरेसन एजेन्सी (सिआइसिएआइ) मार्फत प्राप्त हुने अनुदानले

नेपालतर्फ १६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन बने छ । यसको खर्चमा चिन प्रसारण लाइन निर्माण गर्न सहयोग गर्ने सिआइसिएआइले नेपाल विद्युत् प्राधिकरणलाई कडा, जलविद्युत् तथा विद्युत् मन्त्रालयमा बुझाइसकेको छ । यस अनुसार नेपालतर्फ ५३ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ ।

नेपालतर्फ १६ किलोमिटर मात्र प्रसारण लाइन निर्माण गर्नुपर्ने भए पनि चीन खापडमा करिब ८० किलोमिटर बनाउनु पर्छ । चीनको स्टेट ग्रिड कर्पोरसन अफ चाइनाका भए खापडमा अहिले नेपालको प्रतिनिधि टोलीले निष्पत्तिलाई हुने बुझाइसकेको छ । नेपालतर्फ प्राप्त हुने विद्युत्को परिमाण, पोलिफेज प्र, डिभिडिड चार्जिङ/प्रायसका विषयमा जानकारी मागेको भएताले जानकारी दिनुपर्ने हो । यो प्रसारण लाइनको खर्च नेपालको विद्युत् निर्यात खर्चबाट खर्च हुने भएकोले यसमा नेपाल पक्षको सहभागिता र प्रतिबद्धता उनीहरूले खोजेका हुन् ।

बैठकमा नेपाल पक्षले सम्झौतालाई नेपालबाट निस्कने सम्झौतालाई विद्युत्को परिमाण, प्रसारण दर तथा डिभिडिड चार्जिङ दरसम्बन्धी प्रस्ताव पेश गर्न पनि आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले उहाँले गरेको विज्ञप्ति अनुसार औद्योगिक प्रस्ताव पनि मागेका छौं," उहाँले भन्नुभयो ।

गत अक्टोबरमा प्रथमपल्टी पत्रकारकाल द्वाारा "नेपाल"को चीन भ्रमणको क्रममा सो प्रस्ताव लाइन चीन सरकारको अनुदान निर्माण गर्न सहमतिसम्बन्धी इन्टर्याक्ट भएको थियो । सो सम्झौतालाई कार्यान्वयन गर्न सम्बन्धित संयुक्त कार्यदलको बैठक अहिले बसेको हो । नेपालको विद्युत् अत्यावश्यक भारतसँग पनि निर्यात गरेको संकेतमा चीनसँग पनि विद्युत् क्षेत्रमा खापडोती क्रयमा गर्न सकिने यो परिचयलाई पनि प्राथमिकतामा राख्ने आग्रहको छ ।

नेपालतर्फ १६ किलोमिटर प्रसारण लाइन निर्माण गर्न बाँदा बाँचेको अवस्थामा पनि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनएड प्राइमिनिभरिडले विस्तृत आयोजना प्रतिवेदन पनि तयार गरिएको थियो तर फिनिश हुने

» बर्जिङ २ मा

प्रसारण लाइन निर्माण प्रक्रिया प्रभावित

गौरवसन्त सुबेदी
काठमाडौं, चैत २० गते

नेपालको मार्को चोकबाट चितवनको औपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानलगायतका कारण निर्माण प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार वन क्षेत्रको प्रयोग तथा रुख कटानका लागि रहेको कानुनी प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न हुने कुरामा आगड्का गरिएको छ ।

आगामी वर्षायाम सुरु हुनु पहिले उपयुक्तमा ल्याइसकिनु अत्यावश्यक रहेको यो खण्ड निर्माणस्थलको अनुगमन कार्यकारी निर्देशक कुरमान चिसिङले नेतृत्वको टोलीले गरेको थियो । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, वेहोरिहेका समस्या, निर्माण सम्पन्न हुन समय तालिकाकारणगतका विषयमा जानकारी लिएको थियो ।

कार्यकारी निर्देशक चिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन सम्पर्क गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरी दिन आग्रह गर्नुभएको छ ।



मार्कोचोक-नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा दुई/तीन सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।

"अहिले चालु रहेको मर्याद्वी भरतपुर र दर्मीली-भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्," उहाँले भन्नुभयो, "काठमाडौंबाट हेटौँडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतको विद्युत् निर्यात पनि

प्रभावित हुने छ ।" विद्युत् कोरिडोरबाट माथिल्लो त्रिगुली-३ ए, रसुवागढी, साङ्गेनलगायतका जलाविद्युत् आयोजनाको विद्युत् काठमाडौं आउँछ ।

मार्कोचोक-नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौँडातर्फ र वटवलतर्फ प्रवाह गर्न सकिन्छ अन्यथा विद्युत् कटौत प्रवाह गर्न नसकी हत्यागिड हुने अवस्था आउने चिसिङले जानकारी दिनुभयो ।

द्विपक्षीय सम्झौता..

सबस्टेसनसहित प्रसारण लाइन निर्माण भइसकेकाले १६ किलोमिटरको यो खण्ड सुरुमा २२० केभीम निर्माण गर्न प्राविधिक तथा वित्तीय रूपले प्रभावकारी हुने देखिएपछि मन्त्रीपरिषदले यसलाई पछि क्षमता विस्तार गर्न मिल्ने गरी २२० मे वनाउन अनुमति दिइसकेको छ ।

निष्पत्तिको जेतडमा पाँच सय/दुई सय केभी सबस्टेसन छ । सोही सबस्टेसनमार्फत नेपाल-चीन विद्युत् आदानप्रदान गर्ने गरी यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । चीनले नेपाल-चीन सीमा क्षेत्रमा २२० केभी प्रसारण लाइनमार्फत नै विद्युत् प्रवाह गरिरहेकाले पनि सोही क्षमताको प्रसारण लाइन बनाउने निर्णय लिन प्राधिकरणलाई आग्रह गरेको थियो । कोरोना महामारीपूर्व नै यसवारे दुईपक्षीय छलफल सुरु भएको थियो तर महामारीले छलफल नै अवरुद्ध हुँदै आएकाका प्रधानमन्त्री दाराजलको चीन भ्रमणपश्चात् यो विषयले थप गति पाएको हो ।

THE RISING NEPAL

ALL BE HAPPY, ALL BE WELL

NEA gears up to complete Markichowk-New Bharatpur transmission line fast

BY A STAFF REPORTER
Kathmandu, Apr. 2

The Nepal Electricity Authority has requested to complete the construction of the line from Markichowk of Anbukharmi Rural Municipality of Tanahun to the New Bharatpur Substation located at Aamptari of Bharatpur Metropolitan City of Chitwan under the Marsyangli Corridor 220 kV transmission line project swiftly.

A team including Managing Director of NEA Kul Man Ghising and Deputy Managing Director Pradeep Kumar Thike monitored the construction of transmission lines and substations and urged them to speed up the construction of the Markichowk-New Bharatpur transmission line as it is important for the supply of electricity in the national grid during the rainy season.

The team discussed the matter with the project management and contractors and got information about the construction situation, the problems being faced, the schedule for completion of the construction, according to the NEA.

From the side of the project, it was informed that the construction is being affected due to the lengthy legal process to use land of forest area and tree felling approval, and poor performance of the construction company.

Ghising said that if the construction of the Markichowk-New Bharatpur section cannot be completed by June, there may be a situation where 200-300 megawatts of electricity will be wasted.

Currently, Marsyangli-Bharatpur and Damauli-Bharatpur 132 kV transmission lines are only single circuit, from which only about 80 megawatts of



NEA Managing Director Kul Man Ghising and Deputy Managing Director Pradeep Kumar Thike and officials observing construction area of Markichowk-New Bharatpur transmission line.

electricity can be supplied. Electricity can be brought from Markichowk to Kathmandu, but since the capacity of

the transmission line is not enough, it is not possible to supply more electricity from Kathmandu to Hetauda. This will

also affect the export of electricity to India," he said. Ghising requested the chief

district officer of Chitwan and the head of the division forest office to facilitate the approval process for land use and tree felling in the forest area and request them to provide necessary support to complete the construction of the important transmission line as soon as possible.

Under the project, 69.69 hectares of national forest will be used and 10,225 trees will have to be cut for the construction of the transmission line from Udipur in Lamjung to New Bharatpur via Gorkha, Tanahun.

The meeting of the Council of Ministers on February 9 gave approval for land use and cutting of trees in the forest area. A total of 80 towers are to be constructed in the Markichowk-New Bharatpur section. Among them, 35 towers have been laid and five towers have been erected.

The four substations of 220 kV capacity are being constructed under the Marsyangli Corridor Transmission Line Project. The construction of New Bharatpur substation in Chitwan has been completed. Substations are under construction at Udipur and Khudi in Lamjung and Dharapani in Manang.

The Marsyangli Corridor 220 kV transmission line project has been started to supply the electricity generated from Marsyangli and its tributaries into the national transmission system. About 1,600 megawatts of electricity can be supplied through the transmission line, said the NEA.

Under the project, a 113 km double-circuit transmission line from Bharatpur in Chitwan to Dharapani in Manang is under construction. The estimated cost of the project is around Re. 16 billion with the investment of the government and the concessional loan of the European Investment Bank (EIB).

मध्यान्ह

राष्ट्रिय दैनिक

Madhyanha National Daily

३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अघि बढ्यो

प्रेतु खनाल / मध्यान्ह
काठमाडौं २०, चैत ।

तीन सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा तीन सय ४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढ्ने भएको हो । आयोजनाको पावर पचेज एग्रीमेन्ट (उर्जा खरिद बिक्री सम्झौता) पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा फाइल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए । प्राधिकरणसँग पीपीए भएपछि आयोजना कार्यान्वयन जाने निर्देशक ढकालले बताए । टाईम्स ईनर्जीको लगानीमा सन् २०३० सम्ममा आयोजना पूरा भई व्यावसायिक उत्पादनमा जाने टाईम्स ईनर्जीका अध्यक्ष दीपक मल्लोत्राले बताए । प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ ।

परियोजनाको कूल लागत ५५ अर्ब ५७ करोड छ । मल्लोत्रा सहितका व्यवसायीहरूको लगानी रहेको सो प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको विषयमा मंगलबार विद्युत विकास



विभागमा सार्वजनिक सुनुवाइ भएको थियो । हाल जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले पनि दाबी गरेका छन् । निजी क्षेत्रलाई जलविद्युतको लाईसेन्स पाउन विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको उनको भनाइ छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए । सरोकारवालाहरूले पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै नभई स्थानीयले विपत्ति भोगेको स्मरण

समेत उनले गराएका थिए । जिज्ञासाको जवाफ दिँदै मल्लोत्राले यस विषयमा आफू गम्भीर रहेको प्रष्ट्याएका थिए ।

यो आयोजना पिकिड रन अफ द रिभर प्रकृतिको हुनेछ । गोरखाको धार्चे १ र चमुनुव्री ३ मा आयोजना निर्माण हुनेछ । आयोजनाको विषयमा मंगलबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राविधिक परामर्शदाता प्रेम केसीले आयोजनाको प्राविधिक र लागतको विषयमा प्रस्तुतीकरण गरेका थिए । आयोजनाका प्रवर्द्धक तथा टाईम्स ईनर्जीका संस्थापक अध्यक्ष सीएम बाँस्कोटाले उठेका सवालहरूको जवाफ दिएका थिए ।